


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ उपदफा (३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण



२०८१ साल कार्तिक १ देखि २०८१ पुस मसान्तसम्म सम्पादित प्रमुख
क्रियाकलापहरु

स्वत प्रकाशन (Pro-active Disclosure)



प्रकाशक

बौदीकाली गाउँपालिका

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गण्डकी प्रदेश, नेपाल

Website: www.baudikalimun.gov.np

E-mail: baudikalimun@gmail.com

प्रकाशन मिति: २०८१ माघ ०४

विषयसूची

१. गाउँपालिकाको परिचय	१
२. गाउँपालिकाको कार्य जिम्मेवारी	१
३. गाउँपालिकको संगठन संरचना तथा स्वीकृत दरबन्दी तेरिज	२
४. गाउँपालिकामा हाल कार्यरत कर्मचारीहरूको विवरण	३-६
५. गाउँपालिकाबाट प्रदान गरिने सेवा	७-१२
६. नागरिक वडापत्र	१३-१९
७. निर्णय उपर उजुरी सुन्ने अधिकारी	२०
८. सम्पादन गरेको मुख्य कामको विवरण	२०-२१
९. सूचना अधिकारी तथा कार्यालय प्रमुखको विवरण	२१
१०. ऐन नियम विनियम तथा निर्देशिकाको सूची	२२-२४
११. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण	२५-२६
१२. कार्यालयमा परेका सूचना माग सम्बन्धि निवेदन र सो उपर सूचना दिएको विषय	२७
१३. सार्वजनिक निकायको वेबसाइट भए सोको विवरण	२७
१४. सार्वजनिक निकायले प्राप्त गरेको बैदेशिक सहायता ऋण अनुदान एवं प्राविधिक सहयोग	२७
१५. सार्वजनिक निकायको सूचनाहरू अन्यन्त्र प्रकाशन भएको वा हुने भएको भए सोको विवरण	२७

बौदीकाली गाउँपालिकाको संक्षिप्त परिचय



गाउँपालिकाको नाम:	बौदीकाली गाउँपालिका
स्थापना वर्ष:	वि. सं: २०७३
घोषणा:	२०७३/११/२७
प्रदेश:	गण्डकी प्रदेश
जिल्ला:	नवलपरासी बर्दघाट सुस्तापूर्व
वडा संख्या:	६
जनसंख्या :	११३३८ (२०७८ सालको जनगणना अनुसार) (महिला -६१५८ पुरुष
घर संख्या:	२६७६
क्षेत्रफल:	९९.९ वर्ग किलोमिटर
भौगोलिक अवस्थिति:	८४°२" देखि ८४°७" पूर्वी देशान्तर र २४°४९" देखि २७°५४" उत्तरी अक्षांश
गाउँपालिकाको सिमाना:	पूर्वमा बुलिङ्टार गाउँपालिका र दक्षिणमा हुप्सेकोट गाउँपालिका पर्दछ, भने पश्चिममा पाल्पा जिल्ला र उत्तरमा तनहुँ जिल्ला पर्दछ ।
महत्वपूर्ण बजार:	मचेडी, खहरे, भुलाड, कुवाकोट, थोत्रेनी चापाभञ्ज्याङ्ग, नगरडाँडा ।
प्रमुख जाती:	मगर, कामी, दमाई, क्षेत्री, ब्राह्मण, नेवार, दराई, सार्की, गुरुङ, घर्ती, ठकुरी, कुँवर, भाट र कुमाल आदि ।
पर्यटकीय क्षेत्र:	डेहगाउँ, अकलादेवी मन्दिर, बालीघाट वालिमकी आश्रम, अकला गुफा बाँझोबारी, जनक आश्रम, दुर्गाभिवानी, महाभारत पहाड, दराई सामुदायिक होम स्टे, गुरुङ होम स्टे, गुम्बा आदि ।
चाडपर्व:	साउने सक्रान्ति, नागपञ्चमी, तिज, बडादशै, दिपावली, पन्थ पुष, माघे सक्रान्ति चैते दशै, रामनवमी, गुरु पुर्णिमा, चण्डी पुर्णिमा, बुद्धजयन्ति आदी ।
विद्यालय संख्या:	३१
संस्थागत विद्यालय:	१
सामुदायिक विद्यालय संख्या:	३०
प्रमुख खोला/नदीहरु:	कालीगण्डकी, बौदीखोला इल्लीखोला, निरन्दी खोला आदि ।

१. गाउँपालिकाको कार्य जिम्मेवारी

यस गाउँपालिका नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल अधिकारको सूची
र अनुसूची-९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची, स्थानीय सरकार
सञ्चालन ऐन, २०७४, संघ र गण्डकी प्रदेश कानुन बमोजिम स्थानीय तह सम्बन्धी जारी
गरिएका ऐन, नियम तथा अन्य कानुनी प्रबन्धहरु, समय समयमा जारी हुने परिपत्रहरु एवं

गाउँपालिकाको स्थानीय कानूनहरु (एन, नियमावली, निर्देशिका, मापदण्ड, मार्गदर्शन) र निर्णयहरु समेतले तोके बमोजिमको काम, कर्तव्य र अधिकार निर्दिष्ट छ ।

२. गाउँपालिका संगठन संरचना तथा स्वीकृत दरबन्दी तेरिज़:

संगठन संरचना तथा स्वीकृत दरबन्दी
गणेशी प्रदेश, नेपाल
२०७३

बौद्धिकाली गाउँपालिका, नवलपुर
गाउँ कार्यपालिकाको कार्यालयको दरबन्दी तेरिज़

अनुसू

क्र.सं.	पद	लड	सेवा	समूह	उपसमूह	स्वीकृत दरबन्दी	वर्तमान दरबन्दी	भौती दरबन्दी	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृत	८ जी	प्रशासन	सा.प्र.		१			
२	इन्जिनियर	७/८ जी	इन्जि.	सिभिल		१		१	
३	अधिकृत	७/८ जी	शिला	रि.प्र.		१		१	
४	अधिकृत	७/८ जी	प्रशासन	लेखा		१		१	
५	अधिकृत	६ जी	प्रशासन	सा.प्र.		२		२	
६	आन्तरिक सेवाप्राप्तक	५ जी	प्रशासन	लेखा		१		१	
७	सहायक	५ जी	प्रशासन	सा.प्र.		४		४	
८	कम्प्यूटर अपरेटर	५ जी	विविध			१		१	
९	लेखा सहायक	५ जी	प्रशासन	लेखा		१		१	
१०	प्रा.स.	५ जी	शिक्षा	रि.प्र.		१		१	
११	हे.म.	५/६ जी	स्वास्थ्य	हे.इ.		१		१	
१२	सब-इन्जिनियर	५ जी	इन्जि.	सिभिल		१		१	
१३	म.सब-इन्जिनियर	चौथो	इन्जि.	सिभिल		१		१	
१४	स. महिला विकास विभागक	चौथो	विविध			१		१	
१५	सा.पा.स.टे.	चौथो/पाचो	इन्जि.	सिभिल	स्थानीटरी	१		१	
कार्यालय तर्फ जम्मा						१९	०	१६	
बढा कार्यालय (६ बटा)									
१	सहायक	५ जी	प्रशासन	सा.प्र.		२		२	
२	सब-इन्जिनियर	५ जी	इन्जि.	सिभिल		२		२	
३	सहायक	चौथो	प्रशासन	सा.प्र.		४	१	३	
४	म. सब-इन्जिनियर	चौथो	इन्जि.	सिभिल		४		४	
								०	
बढा कार्यालय तर्फ जम्मा						१२	१	११	
कुल जम्मा						३१	१	२९	

नोट : कुनै स्थानीय तहमा दूसीय तहको कर्मचारी कार्यालय भएमा निर्दलै हुन्नीकै स्वीकृत संगठन संघरणमधुलारको विनामो चौको तहमा कामकाज सापेक्ष

सकिनेछ । यसस्तै पदमा कार्यालय कर्मचारी तुनमुँके कारगरबाट रिक्त भएमा त्वं यद इतः छोरेहुनेछ ।

संगठन संरचना विच नपरेका भरसकाङ्ग, दमकल सम्पर्कल, एम्युलेस लम्पलाल, नगर प्रहरी चरसा स्थानी कर्मचारीलाई हाल कार्यालय रोके पदमा कामकाज तागाद्दूर भकिनेछ र त्वयस्तु पदमा कार्यालय कर्मचारी कुनै कारगरबाट रिक्त भएमा स्थानीय भरकार सञ्चालन होय, २०७४ अनुसार कामकाज गराउनु पर्नेछ ।

स्थानीय ठड्या समायोजन भएका लागाउँदै, चौथो र पाचो कर्मचारीहरूलाई विवाहको ईमिक दोरपाला क्षेत्रको आधारमा छब-१., म.स.इ., प्रा.स., को पदमा कामकाज भएको छ ।

३. बौद्धीकाली गाउँपालिकामा हाल कार्यरत कर्मचारीहरुको विवरणः

गाउँ बौद्धीकाली गाउँपालिका
कार्यपालिकाको दस्तावेज
डेक्चुर, नेपालप्रदेश (पश्चिम)
मण्डकी प्रदेश, नेपाल
२०७३

क्र.सं.	कर्मचारीको नाम थर	पद	सम्पर्क नं.
१	उज्वल बहादुर बस्नेत	प्रमुख प्रशासकीय अधिकृत	9857046264
२	बुद्धि प्रसाद सुवेदी	लेखा अधिकृत	९८५६०५५७९०
३	जीवलाल भुसाल	शिक्षा अधिकृत	९८४७२७०२५६
४	ध्रुवलाल न्यौपाने	प्रशासकीय अधिकृत	९८४६६१०५४४
५	मिलन श्रेष्ठ	सूचना प्रविधि अधिकृत	9841731840
६	अर्जुन सुनार	रोजगार संयोजक	९८६३२३०९०२
७	लालचन गैंहे	लेखापाल	९८६०७९७९३०
८	विजय कण्डेल	सब इन्जिनियर	9847252956
९	प्रभाकर साह	सब इन्जिनियर	९७६५५०४६०२
१०	कृष्ण प्रसाद दाहाल	आ.ले.प. सहायक	९८४०८८४६०४
११	संगीता पन्थी	सहायक वा सो सरह	९८४००५९६८
१२	विनोद वि.क.	रोजगार सहायक	९८२१५२९२७६
१३	शिवराज पौडेल	कम्प्युटर अपरेटर	९८४९४३९३११
१४	तारा प्रसाद न्यौपाने	वरिष्ठ प्रशासन सहायक	९८६१४९४१४८
१५	डोलजंग गुरुङ	वरिष्ठ प्रशासन सहायक	९८४६२५९९५९
१६	ध्रुव अर्याल	एम.आई.एस.अपरेटर	९८६९६०८४९०
१७	टेकराज पन्त	सब-इन्जिनियर	९८४९८२७३८२
१८	शंकर गैंहे	सब-इन्जिनियर	९८४६८३९७०६
१९	हेमलाल काप्ले	वरिष्ठ प्रशासन सहायक	९८२१४२६१४३
२०	मदन अर्याल	वरिष्ठ प्रशासन सहायक	९८४३९३८००५
२१	इन्दु परियार	वरिष्ठ प्रशासन सहायक	९८६७५०५५०९
२२	सोनी पोख्रेल	सहायक महिला विकास निरीक्षक	९८११५०६२०७
२३	विज्ञान आचार्य	प्रशासन सहायक	९७४५३५६३९५
२४	हेमन्त घिमिरे	प्रशासन सहायक	९७४१८२६०९७

२५	प्रशान्त कुमार अधिकारी	प्रशासन सहायक	९८०५९९१५७८
२६	हीष्मा जहाँन	प्रशासन सहायक	९८२४२५८५८३
२७	कमल प्रसाद सुनारी	अमिन ७०९३	९८४३२११३७६
२८	लक्ष्मी श्रेष्ठ	पोषण स्वयंसेवक	9813595070
२९	बसन्त कुमार यादव	अ.सव इन्जिनियर	९८१७६१६१६३
३०	चन्दन कुमार मण्डल	अ.सव इन्जिनियर	९८२४७२६५५९
३१	मनोज श्रेष्ठ	अ.सव इन्जिनियर	९८४५१०७८९८
३२	हुम बहादुर वि.क.	फिल्ड सहायक	९८६६०३१४११
३३	मनोज कोइराला	स्वकीय सचिव	९८४००१०६७३
३४	सपना कण्डेल	उद्यम विकास सहजकर्ता	९८४०२०१४२१
३५	सुन्दर ओझा	खा.पा.स.टे.	९८४९०७३७११

कृषि विकास शाखा

३६	संगम बस्नेत	कृषि स्नातक प्राविधिक	९८४६७१०००६
३७	याम बहादुर ठाडा मगर	ना.प्रा.स.	९८४०३१८१४४
३८	शंकर तिवारी	ना.प्रा.स.	9821145950
३९	सुर्यवंशी मगर	ना.प्रा.स.	९८४०४१७१४०

पशुपन्थी विकास शाखा

४०	अस्मिता लम्साल	पशु विकास अधिकृत	९८६७२२४२५८
४१	तपराज साउद	प.स्वा.प्रा.	९७४८८५३८५१
४२	नरेश बहादुर बुढा	ना.प.स्वा.प्रा.	९८६५९२९७३२
४३	मिन कुमार श्रेष्ठ	ना.प.स्वा.प्रा.	9856064301
४४	आनन्द पाण्डे	ना.प.स्वा.प्रा.	९८१९४३४५९१
४५	विष्णु माया बस्याल	ना.प.स्वा.प्रा.	९८१९४९८१२६

स्वास्थ्य शाखा


४६	मेघ बहादुर ठाडा	सि.अ.हे.व.अ.	9856036106
४५	रक्सन्दा शेरचन	स्टाफ नर्स	९८६७४९९४८७

डेढगाउँ आयुर्वेद औषधालय

४६	पुष्पा तिवारी	कविराज	९८६६३४९०३१
४७	निर्मला कुमारी वि.सी.	वैद्य	९८६७९४९९७१

मिथुकरम स्वास्थ्य चौकी

४८	टोपकान्त अधिकारी	सि.अ.हे.व.अ.	9847595186
४९	अम्भु कुमार यादव	अ.हे.व.अ.	९७४२९१२९१०
५०	मीरा दरै	सि.अ.न.मी.	९८६१३२८३२०
मचेडी सामुदायिक स्वास्थ्य इकाई			
५१	फुलमाया कण्डेल	सि.अ.न.मी. निरीक्षक	९८४७५६९७२९
५२	उमेश थापा मगर	अ.हे.व.	९८४४७७८८९४
रकुवा प्राथमिक स्वास्थ्य केन्द्र			
५३	डा.एटना खतिवडा	मे.अ.	९८४६९७९४४२
५४	प्रतिक्षा भण्डारी	स्टाफ नर्स	९८६४४३४९९९
५५	सुदिप श्रेष्ठ	हेल्थ असिष्टेन्ट	९८४९८३६३३२
५६	यम कुमारी आले	अ.न.मी.	९८४७४६२२३०
५७	महोम्मद अरफात आलम	अ.हे.व.	९८४५६४७४८२
५८	अभिषेक कुमार मण्डल	अ.हे.व.	९८१९८०३०७४
५९	सन्तोष कुमार साह	ल्याव असिस्टेन्ट	९८१६८५८८५३
६०	नरु माया सारु मगर	अ.न.मी.	९८६७८२९६०६
६१	डोल कुमारी फकामी मगर	अ.न.मी.	९८६७९९९३४२
६२	हरीमाया थापा	अ.न.मी.	9846347147
६३	कपिल सारु मगर	हेल्थ असिष्टेन्ट	९८२११२८२७५
६४	मनिषा गाहा मगर	हेल्थ असिष्टेन्ट	९८०७४२६४६१
६५	भुमा माकिम बराल मगर	अ.न.मी.	९८१९४५४५३१
६६	आइतमाया गाहा मगर	अ.न.मी.	९८२४१६४६१७
बालीघाट सामुदायिक स्वास्थ्य इकाई			
६७	विर बहादुर वि.क.	अ.हे.व.	9856066314
६८	देउ कुमारी राना	अ.न.मी.	9823776146
रकुवा स्वास्थ्य चौकी			
६९	घन नारायण श्रेष्ठ	सि.अ.हे.व.अ.	9847193853
७०	नैनीकला थापा	सि.अ.न.मी. निरीक्षक	9847483096
७१	सुशील लम्साल	हेल्थ असिष्टेन्ट	९८६६०५६३३६
७२	हस्तुदीन अंसारी	अ.हे.व.	९८२६४२६८०८
सावरी सामुदायिक स्वास्थ्य इकाई			
७३	दिना सुनार	अ.हे.व.	९८०५४८०५२१



रुचाङ्ग स्वास्थ्य चौकी

७४	रमेश प्रसाद चौलागाई	हेल्थ असिष्टेन्ट २०१३	९८६६२०४५६८
७५	निशा कुमारी जयसवाल	अ.हे.व.	९८४७४६१७३६
७६	तेजु माकिम मगर राना	अ.न.मी.	९८२४४६०२४२

बबक सामुदायिक स्वस्थ्य इकाई

७७	भिम कुमारी राना मगर	अ.न.मी.	९८०७५५८७२४
७८	कमलकान्ता सारु मगर	अ.हे.व.	९८४५९९२६३१

नरम स्वास्थ्य चौकी

७९	रविन्द्र कुमार यादव	हेल्थ असिष्टेन्ट	९८०९६०४४१०
८०	पविसरा सोती	सि.अ.न.मी.	9847271928
८१	शर्मिला चौधरी	अ.न.मी.	9840530114

सवारी चालक

८२	खिम बहादुर सार्की	हेभी सवारी चालक	9821992835/9863937341
८३	ओम बहादुर फाल मगर	हलुका सवारी चालक	९८६९४६५८२५
८४	झबिन्द्र घर्ती	हलुका सवारी चालक	९७४४२४००००
कार्यालय सहयोगी			
८५	शालिकराम कण्डेल	कार्यालय सहयोगी	9817577920
८६	मिन बहादुर राना	कार्यालय सहयोगी	9816420339
८७	मैना ओझा	कार्यालय सहयोगी	9846465768
८८	सिता लम्साल	कार्यालय सहयोगी	9817434062
८९	मन बहादुर आले	कार्यालय सहयोगी	9819455721
९०	जानकी घर्ती	कार्यालय सहयोगी	9824187036
९१	मनिलाल सारु	कार्यालय सहयोगी	9866003660
९२	बेक बहादुर थापा मगर	कार्यालय सहयोगी	9813822817
९३	आशिष राना	कार्यालय सहयोगी	9804475290
९४	रिता सारु	कार्यालय सहयोगी	9840284624
९५	विन्दु भण्डारी	कार्यालय सहयोगी	9849005657
९६	सावित्रा पाण्डे कण्डेल	कार्यालय सहयोगी	९८६७४०३७०८

९७	सिता पाण्डे डोटेल	कार्यालय सहयोगी	9867043588
९८	मेग बहादुर सारु	कार्यालय सहयोगी	9807570134
९९	गौरी पौडेल	कार्यालय सहयोगी	9819114647
१००	श्रीराम राना	कार्यालय सहयोगी	9814146248
१०१	बम बहादुर दर्लामी	कार्यालय सहयोगी	९८६७७९६४९६
१०२	डान बहादुर बराल	कार्यालय सहयोगी	9867175513

४. गाउँपालिकाबाट प्रदान गरिने सेवा:

शाखा/उपशाखा/वडा कार्यालयहरु	सम्पादन गरिने कार्यहरु
सामान्य प्रशासन शाखा	<ul style="list-style-type: none"> ➢ दैनिक प्रशासनिक कार्यहरु ➢ गाउँपालिका, कार्यपालिका, कर्मचारी तथा अन्य बैठक सञ्चालन तथा व्यवस्थापन ➢ बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा तथा उपभोक्ता हित संरक्षण सम्बन्धी, ➢ कर्मचारी भर्ना तथा व्यवस्थापन ➢ कार्य सम्पादन मूल्यांकन भर्ने भराउने र मूल्यांकन ➢ आफ्नो मातहतका शाखाहरुको कामको समन्वय, परिचालन, अनुगमन र नियन्त्रण ➢ कार्यालयमा प्राप्त पत्रहरुको दर्ता अभिलेख ➢ अन्य शाखा तथा शाखामा नपरेका सबै कामहरु
आर्थिक प्रशासन तथा राजध्वंश शाखा	<ul style="list-style-type: none"> ➢ आर्थिक नीति, कानुन र मापदण्डको कार्यान्वयन र आर्थिक प्रशासन सञ्चालन ➢ लेखा व्यवस्थापन, खर्च, राजध्वंश, धरौटी कार्य सञ्चालन कोष तथा अन्य सरकारी कोषको सञ्चालन तथा एकीकृत विवरण तयारी ➢ समष्टिगत आर्थिक अवस्थाको विश्लेषण ➢ कारोबारको लेखाङ्कन, नियन्त्रण तथा व्यवस्थापन ➢ आय व्ययको अनुमान ➢ बेरुजु फछौंट

	<ul style="list-style-type: none"> ➤ लेखा परीक्षण गराउने ➤ धरौटी स्याहा तथा फिर्ता ➤ संघ, प्रदेश सरकारबाट प्राप्त सशर्त बजेटको खर्च व्यवस्थापन ➤ विभिन्न कोषको सञ्चालन ➤ बडा कार्यालयबाट हुने गरी तोकिएको आर्थिक कारोबारको आर्थिक प्रशासन व्यवस्थापन
योजना अनुगमन तथा तथ्याङ्क शाखा	<ul style="list-style-type: none"> ➤ बजेट सिमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी कार्य गर्ने ➤ सहभागितामुलक बार्षिक विकास योजना तथा कार्यक्रमको तर्जुमा सम्बन्धी कार्य गर्ने । ➤ गाउँपालिकाको बार्षिक विकास योजना तथा कार्यक्रमको तर्जुमा सम्बन्धी कार्य गर्ने ➤ गाउँपालिकाको बार्षिक आवधिक, रणनीतिक, मध्यकालीन तथा दीर्घकालीन योजना तथा विभिन्न विकास गुरु योजना, मापदण्ड, नीतिको तर्जुमा सम्बन्धी काम गर्ने ➤ बडा समिति मार्फत सञ्चालन हुने कार्यक्रमहरूको लागि आवश्यक सहजिकरण गर्ने ➤ उपभोक्ता समितिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ➤ निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूको परिचालन, समन्वय र सहजीकरण गर्ने ➤ योजना कार्यक्रम हस्तान्तरण गर्ने ➤ गाउँपालिका भित्र सञ्चालित स्थानीय सडक, ग्रमिण सडक, कृषि सडक, पुल, कल्भर्ट र तटबन्धन सम्बन्धी योजनाको अभिलेख राख्ने ➤ कार्य सम्पन्न पश्चात सिफारिस भई आएका योजना तथा कार्यक्रमको भुक्तानीको लागि पेश गर्ने ➤ बार्षिक विकास योजना तथा योजना कार्यक्रम तर्जुमा, अवस्थाको अनुगमन, मूल्याङ्कन र पृष्ठपोषण ➤ संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय सहजीकरण र सहयोग ➤ आयोजनाको अध्ययन अनुसन्धान तथा प्रभाव मूल्याङ्कन ➤ विषयगत क्षेत्र नीतिको अनुगमन तथा मूल्याङ्कन र पृष्ठपोषण ।

	<ul style="list-style-type: none"> ➤ विकास आयोजनाको अनुगमन आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
पूर्वाधार विकास तथा भवन नियमन शाखा	<ul style="list-style-type: none"> ➤ स्थानीय सडक तथा यातायात सम्बन्धी मापदण्डको कार्यान्वयन तथा नियमन ➤ पूर्वाधार विकास सम्बन्धी विकास योजनाको मर्मत सम्भार ➤ निर्माण व्यवसाय दर्ता, नवीकरण, खारेजी, अनुगमन र नियमन ➤ इस्टिमेट, ड्रइड, डिजाइन तयारी ➤ स्वीकृत बार्षिक योजना अनुसार खानेपानी सम्बन्धी योजनाहरूको कार्यान्वयन गर्ने ➤ पानीको मुहान संरक्षण र दर्ता ➤ स्वच्छ खानेपानी तथा सिंचाई सम्बन्धी खरिद योजना । ➤ भवन निर्माणको लागि नक्शा स्वीकृति तथा संशोधनको लागि सिफारिस ➤ कार्यालयको तर्फबाट नक्सा तयार गरी प्रभावकारी कार्यान्वयनको लागि समयमै घर नक्सा निर्माण ➤ शाखासँग सम्बन्धित अन्य कार्यहरू
शिक्षा, युवा तथा खेलकुद शाखा	<ul style="list-style-type: none"> ➤ प्रारम्भिक बाल शिक्षा आधारभूत तह, माध्यमिक तह, अनौपचारिक शिक्षा तथा बैकल्पिक शिक्षा, विशेष शिक्षा सम्बन्धी नीति, कानुन मापदण्ड योजनाको निर्माण कार्यान्वयन र नियमन ➤ विद्यालयको नक्साङ्कन, अनुमती, स्वीकृती, समायोजना तथा नियमन ➤ परीक्षा सञ्चालन तथा व्यवस्थापन ➤ विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तीको व्यवस्थापन ➤ स्थानीय स्तरको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण र कार्यान्वयन ➤ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा सञ्चालन अनुमती र नियमन ➤ स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप, र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण ➤ विद्यालय शिक्षक तथा कर्मचारीको अभिलेख व्यवस्थापन ➤ शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भारको आवश्यकता पहिचान गरी सिफारिस ➤ विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन

	<ul style="list-style-type: none"> ➤ सामुदायिक, संस्थागत, गुठी, सहकारी विद्यालयहरूको अनुगमन नियमन ➤ शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन ➤ विद्यालयमा रहेका पुस्तकालयहरूको अभिलेख व्यवस्थापन ➤ युवा जागरण, सशक्तिकरण र परिचालन ➤ अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ➤ शाखासँग सम्बन्धित अन्य कार्यहरू
सामाजिक विकास शाखा	
खानेपानी व्यवस्थापन शाखा	<ul style="list-style-type: none"> ➤ स्वीकृत बार्षिक योजना अनुसार खानेपानी सम्बन्धी योजनाहरूको कार्यान्वयन गर्ने ➤ पानीको मुहान संरक्षण र दर्ता ➤ स्वच्छ खानेपानी तथा सिंचाई सम्बन्धी खरिद योजना । ➤ सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन ➤ गाउँको जिम्मा रहेका खानेपानी आयोजनाको महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा	<ul style="list-style-type: none"> ➤ आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन ➤ राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड, बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण ➤ आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन ➤ स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन ➤ औषधी पसल सञ्चालनका दर्ता तथा अनुमतिका लागि सिफारिस ➤ आषधिजन्य बनस्पति, जडीबुटी र अन्य औषधीजन्य बस्तुको उत्पादन, प्रशोधन ➤ जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स) ➤ प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थानात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन ➤ आयुर्वेदिक, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायत परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन ➤ स्वास्थ्य जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य बृतको पालना पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन

	<ul style="list-style-type: none"> ➤ जुनोटिक र कोट्जन्य रोगको नियन्त्रण तथा व्यवस्थापन ➤ स्वास्थ्य सूचना प्रेणालीको व्यवस्थापन ➤ स्वास्थ्य शिविर सञ्चालन ➤ जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन ➤ स्वास्थ्य शाखागत प्रशासनिक कार्य गर्ने
आर्थिक विकास शाखा	<p>कृषि, पशुपन्धी तथा सहकारी शाखा</p> <ul style="list-style-type: none"> ➤ पशुपालन, पशु स्वास्थ्य, मत्स्य विकास सम्बन्धि स्थानीय नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन ➤ पशुपन्धी जन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण ➤ पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन ➤ पशुनक्ष सुधार पद्धती विकास र व्यवस्थापन ➤ पशुपंक्षी विमा ➤ पशु आहारको गुणस्तर नियमन ➤ स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन ➤ पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ➤ छाडा चौपाया नियन्त्रण ➤ कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, योजना तयारी तथा कार्यान्वयन ➤ कृषि बजार सुचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रम सञ्चालन ➤ कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण ➤ कृषि वातावारण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन ➤ कृषि प्रसार तथा जनशक्ति प्रक्षेपण, व्यवस्थापन र परिचालन ➤ उच्च मूल्ययुक्त कृषिजन्य बस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण ➤ कृषि सम्बन्धी विमा र कर्जा सहजीकरण ➤ कृषकहरुको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तिकरण



	<ul style="list-style-type: none">➤ कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण➤ कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचार प्रसार➤ कृषि थोक बजार केन्द्रको सञ्चालन र व्यवस्थापन ।
पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखा	<ul style="list-style-type: none">➤ स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एंव व्यवस्थापन सम्बन्धी कार्य➤ आधुनिक प्रविधि मार्फत व्यक्तिगत घटना दर्ताको व्यवस्थापन➤ सबै बडाबाट हुने व्यक्तिगत घटना सम्बन्धी अभिलेखको व्यवस्थापन तथा मासिक प्रतिवेदन तयार गर्ने➤ सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन, सञ्चालन, अभिलेख व्यवस्थापन र प्रतिवेदन➤ समाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति कानून मापदण्ड निर्धारण➤ सहयोगापेक्षी सङ्क मानव व्यवस्थापन ।
गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम	<ul style="list-style-type: none">➤ उद्यम विकासका लागि सामाजिक परिचालन➤ उद्यमशिलता विकास तालिम➤ प्राविधिक सिप विकास तालिम➤ लघुवित्तमा पहुँच➤ उपयुक्त प्रविधिमा पहुँच➤ बस्तु र सेवा बजारीकरण तथा व्यवसायिक परामर्श➤ एडभान्स तालिम
सूचना प्रविधि शाखा	<ul style="list-style-type: none">➤ सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन➤ आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा,➤ अभिलेख व्यवस्थापनमा नविनतम सूचना प्रविधिको प्रयोग➤ सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन➤ सूचना केन्द्रको स्थापना र सञ्चालन व्यवस्थापन➤ स्थानीय सूचना संकलन प्रशोधन अभिलेखिकरण तथा वितरण➤ कार्यालय सँग सम्बन्धित सबै किसिमका तथ्याङ्कहरूको एकिकरण तथा वितरण

५. नागरिक वडापत्र:

सि. न	सिफारिस	आवश्यक पर्ने कागजात	आवश्यक प्रक्रिया	जिम्मेवार अधिकारी	लाग्ने समय	सेवा दस्तुर रु
१	प्राकृतिक प्रकोप सहायता	१) निवेदन । २) प्रहरी सर्जिमिन मुचुल्का । ३) वडा कार्यालयको सिफारिस ४) व्यक्तिगत निवेदन ।	१) निवेदन दर्ता गराउने । २) तोक लगाउने । ३) तोकिएको सहायता उपलब्ध गराउने ।	प्रमुख प्रशासकिय अधिकृत/ आर्थिक प्रशासन शाखा प्रमुख	सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र	नलाग्ने
२	बैंक खाता खोल्ने बन्द गर्ने सिफारिस	१) खाता सञ्चालन / बन्दको लागि खाता सञ्चालन गर्ने पदाधिकारीहरूको नमुना दस्तखत कार्ड । २) समितिको निर्णय । ३) निवेदन । ४) सम्बन्धित वडा कार्यालयको सिफारिस	१) निवेदन दर्ता गराउने । २) तोक लगाउने । ३) सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने ।	प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन योजना तथा अनुगमन शाखा	सोही दिन	नलाग्ने
३	स्वीकृत योजनाको लागत अनुमानको लागि सर्वे गर्ने	१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानको लागि समितिको आधिकारिक निर्णय सहितको पत्र । २) स्वीकृत योजनाहरूको विवरण । ३) सम्बन्धित वडाको सिफारिस ।	१) निवेदन दर्ता गराउने । २) तोक लगाउने । ३) प्राविधिकले लागत अनुमान तयार गरी उपलब्ध गराउने ।	प्रमुख प्रशासकिय अधिकृत/प्राविधिक शाखा	प्राथामिकताको आधारमा बढीमा सात दिन भित्र	नलाग्ने
४	योजना सम्झौता गर्ने	१) वार्षिक योजना पुस्तिकामा प्रकाशित योजनाको विवरण खुल्ने कागजात । २) उपभोक्ता भेलाको निर्णय प्रतिलिपी ।	१) निवेदन दर्ता गराउने । २) तोक लगाउने । ३) सम्पुर्ण व्यहोरा खुल्ने गरी प्रमुख प्रशासकिय अधिकृत बाट टिप्पणी सदर गराउने ।	प्रमुख प्रशासकिय अधिकृत/ प्राविधिक तथा योजना शाखा कर्मचारी	सोही दिन	नलाग्ने





		<p>३) नियमानुसार उपभोक्ता समिति गठन</p> <p>४) सम्बन्धित वडाको सिफारिस ।</p> <p>५ स्वीकृत योजनाको लागत अनुमान ।</p> <p>६) निर्माण सुधार गरिने स्थानको स्पष्ट देखिने गरी खिचिएको फोटो ।</p> <p>७) समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</p>	<p>४) सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा योजना सम्झौता गर्ने ।</p>			
५	योजनाको अन्तिम मुल्यांकन	<p>१) समितिको प्राविधिकको अन्तिम मुल्यांकनको लागि सहयोग मागको निवेदन</p> <p>२) प्राविधिकको अन्तिम मुल्यांकन ।</p> <p>३) कार्य सम्पन्न प्रतिवेदन ।</p> <p>४) सार्वजनिक लेखा परिक्षण प्रतिवेदन ।</p> <p>५) सामाजिक परिक्षण प्रतिवेदन ।</p> <p>६) वडा स्तरिय र गा पा स्तरिय अनुगमन समितिको प्रतिवेदन ।</p> <p>७) सम्पन्न भएको योजनाको तस्विर ।</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने ।</p> <p>२) तोक आदेश गर्ने ।</p> <p>३) निवेदन दर्ता गर्ने ।</p> <p>४) योजना शाखाबाट सम्पुर्ण व्यहोरा खुलाई टिप्पणी उठाई सदर गराउने ।</p> <p>५) प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन अनुसार भुक्तानी दिने ।</p>	<p>प्रमुख प्रशासकिय अधिकृत / प्राविधिक / आर्थिक प्रशासन योजना शाखाका कर्मचारी ।</p>	<p>सोही दिन</p>	नलामने



		<p>८) आयोजना व्यवस्थापन /होडिङ बोर्डको तस्विर ९) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।</p>			
६	योजनाको जाँचपास फरफारक	<p>१) कार्य सम्पन्न प्रतिवेदन । २) नापी किताब खर्चको विल भरपाई । ३) उपभोक्ता समितिको फर्छ्यौटको लागि निर्णयको प्रतिलिपी । ४) योजनाको फोटो र प्रतिवेदन । ५) वडा कार्यालयको सिफारिस । ६) योजनामा लागेको खर्च सार्वजनिक गरेको सुचना ७) सम्बन्धित वडा कार्यालयको सिफारिस</p>	<p>१) निवेदन दर्ता गर्ने । २) तोक लगाउने । ३) सम्बन्धित कर्मचारीले योजना जाँचपास र फरफारक गरिदिने ।</p>	<p>प्रमुख प्रशासकिय अधिकृत / तोकएका कर्मचारी योजना प्राविधिक र आर्थिक प्रशासन शाखाका कर्मचारीहरु ।</p>	<p>सोही दिन नलाग्ने</p>
७	विद्यालय खोल्ने तथा कक्षा थप	<p>१) निवेदन । २) शौक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीको प्रतिलिपी । ३) जग्गा वा भवन भाडामा लिने भएमा कम्तिमा ५ वर्ष सम्मको लागि घर वा जग्गा धनीले</p>	<p>१) निवेदन दर्ता गर्ने । २) तोक लगाउने । ३) आवश्यक जाँचबुझ र अध्ययन पछी प्रभावकारिता देखिएमा अनुमति दिने ।</p>	<p>प्रमुख प्रशासकिय अधिकृत / शिक्षा शाखा प्रमुख</p>	<p>प्रक्षया पुगेको भोलिपल्ट</p>



		<p>बहालमा दिने सम्बन्धमा भएको समझौताको प्रतिलिपी ।</p> <p>४) प्रस्तावित विद्यालयको शौक्षिक नक्सा</p> <p>५) सम्बन्धित वडाको सिफारिस ।</p> <p>६) सबै भन्दा नजिक कम्तिमा तिन वटा छिमेकी विद्यालयको सहमति ।</p> <p>७) वि व्य सको निर्णय ।</p> <p>८) शिक्षा ऐन नियमावली तथा अन्य प्रचलित कानुन अनुसार अन्य कागजात हरु</p> <p>९) सम्बन्धित वडा कार्यालयको सिफारिस</p>			
८	घर नक्सा पास	<p>१) नक्सा किताब: (निवेदन भरेको ।)</p> <p>२) सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी ।</p> <p>३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ।</p> <p>४) किता खुलेको नापीको प्रमाणित नक्सा</p> <p>५) तोकेको ढाँचा र मापदण्ड अनुसार</p>	<p>१) निवेदन दर्ता गर्ने ।</p> <p>२) तोक लगाउने ।</p> <p>३) कागजाता चैकजाँच गर्ने</p> <p>४) प्राविधिकले स्थलगत अध्ययन गरी प्रतिवेदन दिने ।</p> <p>५) संधियारहरुको नामा १५ दिने सुचना टाँस गर्ने ।</p> <p>६) सम्बन्धित वडाले संधियारहरुको सर्जिमिन मुचुल्का तयार गर्ने ।</p>	<p>प्रमुख प्रशासकिय अधिकृत / प्राविधिक तोकिएका अन्य कर्मचारीहरु</p>	<p>प्रकृया पुरा भएको दिन एन २०८५ जेम १</p> <p>आर्थिक क न २०८८ जेम म</p>



		<p>तयार पारिएको नक्सा ३ प्रति ।</p> <p>६) चालु आ व सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि ।</p> <p>७) नक्सा फाराममा उल्लेखित अन्य विवरण</p> <p>८) सम्बन्धित वडा कार्यालयको सिफारिस</p>	<p>७) प्रथम चरणको अनुमति प्रदान गर्ने</p> <p>८) क्रमशः अन्य अनुमति प्रदान गर्दै जाने ।</p>		
९	घ वर्गको निर्माण व्यवसायी दर्ता नविकरण	<p>१) निर्माण व्यवसायीको निवेदन ।</p> <p>२) अनुसुची बमोजिमको जनशक्ति विवरण तथा मेसिनरी उपकरणको विवरण ।</p> <p>४) उपकरणको स्वामित्व तथा विमा सम्बन्धी कागजात ।</p> <p>५) कर चुक्ता प्रमाण पत्र तथा स्थायी लेखा नम्बर सम्बन्धी कागजात ।</p> <p>६) सम्बन्धित वडा कार्यालयको सिफारिस</p>	<p>१) निवेदन दर्ता गर्ने । २) तोक लगाउने । ३) आवश्यक शुल्क बुझाउने । ४) नियमानुसार व्यवसाय दर्ता नविकरण गरी प्रमाण पत्र दिने ।</p>	<p>प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी</p>	<p>प्रकृया पुगेक भोलिपल्ट</p> <p>रा १००</p> <p>आ कर</p> <p>र्धि ०००</p> <p>क ऐन</p> <p>२०</p> <p>द १</p> <p>ब मो</p> <p>जि</p> <p>म</p>
१०	कन्सुलर/कागजा त प्रमाणित	<p>१) निवेदन ।</p> <p>२) प्रमाणित गर्नु पर्न सक्कलै कागजातहरू ।</p>	<p>१) निवेदन दर्ता गर्ने । २) तोक लगाउने । ३) आवश्यक शुल्क बुझाउने ।</p>	<p>प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी</p>	<p>सोही दिन</p> <p>५००</p>



		३) कागजात प्रमाणित गर्नु पर्नेको व्यक्तिहरूको नागरिकता वा नाता खुल्ने अन्य कागजातहरु ।	४) कागजात प्रमाणित गरी दिने			
११	संस्था दर्ता सिफारिस	१) निवेदन २) संस्थाको विधान तथा नियमावली । ३) संस्थाका सदस्यहरूको नागरिकताको प्रतिलिपि । ४) सम्बन्धित वडा कार्यालयको सिफारिस	१) निवेदन दर्ता गर्ने । २) तोक लगाउने । ३) तोकिएको शुल्क बुझाउने । ४) सिफारिस गरि दिने ।	प्रमुख प्रशासकीय अधिकृत / तोकिएको अन्य कर्मचारी	सोही दिन	१०००
१२	संस्था नविकरण सिफारिस	१) निवेदन । २) लेखापरिक्षण प्रतिवेदन । ३) कर चुक्ता प्रमाण पत्र । ४) संस्था दर्ता प्रमाण पत्र । ५) नविकरण गर्ने सम्बन्धमा संस्थाको निर्णय ६) सम्बन्धित वडाको सिफारिस ।	१) निवेदन दर्ता गर्ने । २) तोक लगाउने । ३) तोकिएको शुल्क बुझाउने । ४) सिफारिस गरि दिने ।	प्रमुख प्रशासकीय अधिकृत / तोकिएको अन्य कर्मचारी	सोही दिन	५००
१३	मेला सञ्चालन अनुमति सिफारिस	१) निवेदन । २) संस्थाको निर्णय । ३) संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि । ४) मेला सञ्चालन गर्ने स्थान र समय तालिका सहितको संस्थाको निर्णय ।	१) निवेदन दर्ता गर्ने । २) तोक लगाउने । ३) तोकिएको शुल्क बुझाउने । ४) सिफारिस गरिदिने ।	प्रमुख प्रशासकीय अधिकृत / तोकिएको अन्य कर्मचारी	सोही दिन	१५०००

J.
उच्चतम् बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत

नेपाल क्रान्तिकारी दल
 छैठमार्ग, राष्ट्रपथमा (राजपथ)
 नेपालकी प्रदेश, नेपाल
 २०७३

		५) सम्बन्धित वडाको सिफारिस ।			
१४	मेला सञ्चालन अनुमति	१) निवेदन । २) जिल्ला प्रशासन कार्यालय/ जिल्ला प्रहरी कार्यालयबाट मेला सञ्चालन अवधिभर शान्ति सुरक्षाको प्रत्याभुति भएको पत्र ।	१) निवेदन दर्ता गर्ने । २) तोक लगाउने ३) गाँउपालिका पालिका र संस्थाबिच मेला सञ्चालन सम्बन्धमा समझौता गर्ने । ४) मेला सञ्चालन अनुमति दिने ५) तोकिएको शुल्क बुझाउने ।	प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी	सोही दिन
१५	थप उपचारको लागि गरिने सिफारिस	१) व्यहोरा खुलेको निवेदन। २) थप उपचारको अस्पतालले रिफर गरेको कागज। ३) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । ४) सम्बन्धित वडा कार्यालयको सिफारिस ।	१) निवेदन दर्ता गर्ने । २) तोक लगाउने । ३) आर्थिक तथा विपन्नको उपचार सिफारिस समितिमा थप उपचारको लागि सिफारिस गर्ने । ४) थप उपचारको लागि सिफारिस दिने	प्रमुख प्रशासकिय अधिकृत / स्वास्थ्य शाखा संयोजक	सोही दिन
१६	अन्य सिफारिस	१) व्यहोरा खुलेको निवेदन । २) सम्बन्धित वडाको सिफारिस । ३) अन्य आवश्यक कागजातहरु ।	१) निवेदन दर्ता गर्ने । २) तोक लगाउने । ३) आवश्यक प्रकृया पुरा गर्ने । ४) सिफारिस तयार गरि दिने ।	प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी	सोही दिन /प्रकृया पुरा भएको भोलिपल्ट


 उच्चल बहादुर बस्नेत
 प्रमुख प्रशासकीय अधिकृत

६.निर्णय उपर उजुरी सुन्ने अधिकारी

गाउँ काल्पनिक विकास बोर्ड
डेवलपमेंट, लक्ष्यपूर्ती उद्योग प्रशासन
गण्डकी प्रदेश, नेपाल

नाम	पद	२०७३	सम्पर्क नं.
उज्ज्वल बहादुर बस्नेत	प्रमुख प्रशासकीय अधिकृत		९८५७०४६२६४

७.सम्पादन गरेको मुख्य कामको विवरण:

शिक्षा, युवा तथा खेलकुद शाखा

- बौदीकाली गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माणको लागि राय सल्लाह संकलनको लागि सरोकारवालाहरुको सहभागितामा कार्यशाला सम्पन्न ।
- विद्यालयस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न ।
- सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १-३ सम्मका सबै विद्यार्थीहरुको अपाङ्गताको प्रारम्भिक परीक्षण सम्पन्न गरीयो ।
- विद्यालय अतिरिक्त क्रियाकलाप अन्तर्गत माध्यमिक तह स्तरीय वादविवाद प्रतियोगिता संचालन ।
- विद्यालय स्तरीय अर्धबार्षिक परीक्षा संचालन ।
- अध्यक्षकप खेलकुद प्रतियोगिता संचालन ।

रोजगार सेवाकेन्द्र

- वडा नं २ मा प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी योजना सम्बन्धी अभियुक्तिकरण कार्यक्रमसम्पन्न गरिएको ।
- मलौटा मोरयाविङ्ग योजनाको फिल्ड सर्वे .बा., स्टिमेट भएको योजना सम्झौता भई काम सम्पन्न भएको
- पुनः श्रम स्वीकृत भईरहेको ।
- वैदेशिक रोजगारको क्रममा मृत्यु भएको मिथुकरम स्थायी निवासी श्री भेषराज पाण्डेको आर्थिक सहायता सिफारिस वैदेशिक रोजगार वोर्डमा पठाइएको ।


पशुपन्धी विकास शाखा

- पशुपन्धीमा लाग्ने विभिन्न प्रकारका रोगहरु विरुद्धको औषधी बिक्रिवितरण गरिएको,

- गाउँ वानेपाली कार्यक्रम संचालन
प्रोजेक्टको प्रदेश, त्रिभुवन
२०७३
२. कुखुरामा रानीखेत बगुरहरुमा/कुकुरमा रेबिज गाईभैसी ,F.M.D जस्ता भाइरल रोगको खोप कार्यक्रम संचालन,
 ३. व्यवसायिक फार्म दर्ता तथा नविकरण गरीएको,
 ४. उत्पादनमा प्रोत्साहन कार्यक्रमको सुचना खोलि दुर्घटसम्बन्धि काम गर्ने सहकारी संस्थासंग सम्झौता गरीएको र सो संस्थाहरुको लागि सहयोग कार्यक्रमको लागि सुचना खोलिएको,
 ५. गाउँपालिका भित्रका सबै वडाहरुमा गएर कृषक सँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरीएको जसमा ४१० जना कृषकहरुसँग उक्त कार्यक्रम संचालन भएको ।
 ६. जिल्ला पशु अस्पतालको सहकार्यमा बौदीकाली गाउँपालिका भित्रको पशुपन्धीको गणना कार्य सम्पन्न गरीएको,
 ७. दुर्घट उत्पादक सहकारी संस्थालाई सहयोग कार्यक्रम अन्तर्गत सुचना प्रकाशन गरी अकला दुर्घट उत्पादक सहकारी संस्थाले दिएको निवेदनको आधारमा उक्त सहकारी संस्थालाई दुर्घट सम्बन्धी आवश्यक पर्ने डेरी सामाग्री तथा ढुवानि साधन साझेदारीमा उपलब्ध गराइएको ।
 ८. बौदीकाली गाउँपालिका भित्र पशुपालन गर्दै आएका कृषकहरुको उत्पादनमा वृद्धि विकास गर्न समयअनुसार हिउँदे जै र वर्षिम घाँसको विऊ व (सिजन)हितरण गरियो ।

पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा

क्र.स	पुर्वाधार क्षेत्र संग सम्बन्धित योजना/कार्यक्रम को प्रकार र कार्यान्वयन हुने स्थान	जम्मा सङ्ख्या	सम्झौता भएका योजनाहरु	कार्य सम्पन्न भएका योजनाहरु	कैफियत- सम्झौताको आधारमा प्रगति
१	ठेक्का प्रकृया बाट सञ्चालन हुने योजनाहरु	८	४		५०%
२	गा.पा. स्तरिय योजनाहरु	८३	४	१	५%
३	वडा नं.-१ का योजनाहरु	२१	११	४	५२%
४	वडा नं.-२ का योजनाहरु	१४	१३	३	९३%
५	वडा नं.-३ का योजनाहरु	१३	-	-	
६	वडा नं.-४ का योजनाहरु	२३	-	-	
७	वडा नं.-५ का योजनाहरु	७	-	-	
८	वडा नं.-६ का योजनाहरु	१९	-	-	



योजना शाखा

- २५ वटा योजना सम्झौता
- ठेक्का ३ सम्झौता १ वटाको सम्झौताको आशय निकालिएको
- २ वटा ठेक्काको काम सुरु गरिसकेको
- ६ वटा वडामा उपभोक्ता समितिलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको
- ७ वटा योजनाको कार्यसम्पन्न भइ मूल्यांकनको चरणमा रहेको ।

प्रशासन शाखा

- ❖ सहकारी विभागबाट प्रदान सहकारी नियामक निकायका सहकारी प्रमुखको सहकारी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी ।
- ❖ पालिका अन्तर्गतका १४ वटा सहकारी, विभिन्न गैरसरकारी संस्थाको विवरण तयार ।
- ❖ पालिका अन्तर्गतका शाखा तथा वडाको लागि मासिक प्रतिवेदनको फाराम तयार तथा वितरण ।
- ❖ १३ वटै सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई सहकारी संचालन, व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखिकरण सम्पन्न ।
- ❖ २ वटा विद्यालय, विद्यालयका बालकलबको मासिक बैठकमा सहजीकरण ।
- ❖ कर्मचारी मासिक बैठक संचालन ।
- ❖ भूमी बैक सम्बन्धी कार्यविधि छलफलमा सहयोग ।
- ❖ कर्मचारीको सरुवा, स्थायी नियुक्ति तथा बढुवाको व्यवस्थापन ।
- ❖ दैनिक रूपमा गरिने प्रशासनिक कामकारवाही संचालन ।
- ❖ हरेक वडा तथा शाखाबाट आएको प्रतिवेदनका आधारमा एकमुष्ट प्रतिवेदन तयार तथा पेश ।
- ❖ राष्ट्रपति रनिङ्गशिल साथै अध्यक्षकप खेलकुदका लागि सहयोग ।
- ❖ २ वटा सहकारीको संचालक समितिको बैठकमा सहजीकरण ।
- ❖ पुराना तथा नयाँ कर्मचारीको लागि सार्वजनिक खरिद, लेखा, योजना, सामाजिक सुरक्षा तथा पञ्चिकरण लगायतका विषयमा ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न ।
- ❖ विभिन्न निकायहरुमा सूचना, जानकारी प्रदान ।

उच्चतर बहादुर बस्नेत
प्रस्तुत प्रशासकीय अधिकृत

महिला, बालबालिका तथा समाज कल्याण शाखा

- द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमिति क्षमता अभिवृद्धि कार्यशाला २ दिने गोष्ठीमा सहभागी भएको,
- पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमिति गठन भएको,
- महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुत राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जिल्लाको अवस्था विश्लेषणका लागि अन्तर्रक्रिया कार्यक्रममा सहभागी भएको,
- हामी सबैको प्रतिबद्धता: लैडिगक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ लैडिगक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सहभागी भएको,
- महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुत राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धमा स्थानीय समिति तथा जनप्रतिनिधिका लागि १ दिने अभिमुखीकरण कार्यक्रम बौदीकाली सभाहलमा सहभागी भएको ।

जिन्सी शाखा

- आवश्यक सामानको सहि समयमा खरिद गरि कार्य सम्पादनमा सरलिकरण गरेको,
- अभिलेखिकरणलाई व्यवस्थित गर्ने गरिएको,
- कार्यालय तथा वडाको जिन्सी सहायक खाता तयार गरिएको,
- जिन्सी सम्बन्धित सम्पूर्ण कार्यलाई PAMS-V2 मा अपडेट गरिएको,
- विभिन्न समुह तथा संस्थाका नाममा पालिकाले खरिद गरेका सामग्रीको हस्तान्तरण
- फाराम भरि व्यवस्थित अभिलेख राख्ने प्रयास गरिएको,
- कार्यालय सामग्री मर्मत तथा संभार गरिएको,

कृषि विकास शाखा

क्र.स	विवरण	संख्या	कैफियत
१	कृषक समूह तथा फर्म नवीकरण	२० ओटा	
२	तालिम संचालन (किसान सूचीकरण)	१ ओटा	

गोपनीय बालीमा विषादी प्रदान
कृषकसित छलफल
नवलपरासी

३	नयाँ फर्म दर्ता	० ओटा
४	नयाँ कृषक समूह दर्ता	१ ओटा
५	कार्यक्रम सूचना प्रकाशन	३ ओटा
६	फिल्ड भिजिट	१० ओटा
७.	रोगजन्य बालीमा विषादी प्रदान	निरन्तर
८.	कृषकसित छलफल	निरन्तर
९.	सिफारिस पत्र प्रदान	निरन्तर
१०	कृषक संग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम	१२ ओटा
११	कार्यक्रम अनुगमन	५ ओटा
१२	कार्यक्रम सम्झौता	२ ओटा

स्वास्थ्य शाखा

महिना	कार्यक्रम	गते	लक्षित क्षेत्र	सहजीकरण
कार्तिक	रास्ट्रीय भिटामिन ए कार्यक्रम	२/३ गते	६ वटै वडा	म स्वा स्वयं सेविका सबै
	जुनोटिक रोगबारे अभिमुखीकरण	५ गते	स्वास्थ्यकर्मी	डा अस्मिता लम्साल पशु शाखा
	गर्भवती महिलाहरूको लागि ग्रामिण भिडियो एकसरे कार्यक्रम	दोस्रो र तेस्रो हस्ता	६ वटै वडा	डोल कुमारी फकामी र कपिल सारु , रकुवा प्रा.स्वा.के.
मङ्गिसर	विद्युतीय स्वास्थ्य सुचना ब्यबस्थापन तालिम	२८ र २९ गते	स्वास्थ्यकर्मीहरू	स्वास्थ्य कार्यालय नवलपरासी
	उत्तर प्रशुती घर भेट कार्यक्रमको समिक्षा	२५ गते	स्वास्थ्य संस्था प्रमुख र फोकल पर्सन	रक्संदा शेरचन स्वास्थ्य शाखा

पौष	स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु बीच अन्तरक्रिया कार्यक्रम	२७ गते २०७३ का प्रदर्शन	सबै वडा बाट	स्वास्थ्य शाखा
	पोषण प्रबर्धन कार्यक्रम	दोस्रो हस्ता	सबै स्वास्थ्य संस्थामा	सबै स्वास्थ्य संस्था

राजस्व शाखा

क्र.सं.	राजस्व संकेत	राजस्व शीर्षक	रकम
१	१४१५१	सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय	१३,२००.००
२	१४२१३	अन्य विक्रीबाट प्राप्त रकम	३,६००.००
३	१४२२१	न्यायिक दस्तूर	१,५००.००
४	१४२२३	शिक्षा क्षेत्रको आम्दानी	४,९००.००
५	१४२२४	परीक्षा शुल्क	८,०००.००
६	१४२२९	अन्य प्रशासनिक सेवा शुल्क	३६,२००.००
७	१४२४२	नक्सापास दस्तुर	१२,०७३.५०
८	१४२४३	सिफारिश दस्तुर	८,०००.००
९	१४२४९	अन्य दस्तुर	१२,५००.००
१०	१४२५३	व्यावसाय रजिष्ट्रेशन दस्तुर	१५,७५०.००
११	१४२६५	अन्य क्षेत्रको आय	४९,४९६.००
१२	१४३१२	प्रशासनिक दण्ड, जरिवाना र जफत	८३,७५०.००
१३	१४५२९	अन्य राजस्व	२,७५०.००
१४	१४६११	व्यवसाय कर	९३,०००.००
कुल जम्मा			३४४,६३९.५०

द.सूचना अधिकारी:

उड्चल बहादुर बस्नेत
प्रमाण प्रशासनिक अधिकारी



नाम	पद	सम्पर्क नं.
जीवलाल भुसाल	शिक्षा अधिकृत	९८४७२७०२५६

९. कार्यालय प्रमुखः

नाम	पद	सम्पर्क नं.
उज्ज्वल बहादुर बस्नेत	प्रमुख प्रशासकीय अधिकृत	९८५७०४६२६४

१०. ऐन, नियम, विनियम तथा निर्देशिकाको सूची

१. बौदीकाली गाउँपालिकाको विनियोजन ऐन, २०८१
२. बौदीकाली गाउँपालिकाको आर्थिक ऐन, २०८१
३. मेडिकल अधिकृतलाई कार्यसम्पादन सूचकमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउने मापदण्ड २०८१
४. बौदीकाली गाउँपालिकाको लेखा समितिको गठन तथा संचालन सम्बन्धि कार्यविधि, २०८१
५. बौदीकाली गाउँपालिकाको कन्टिन्जेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धि कार्यविधि, २०८१
६. बौदीकाली गाउँपालिकाको जलस्रोत तथा मुहान दर्ता कार्यविधि, २०८०
७. बौदीकाली गाउँपालिकाको एकल पुरुष सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी कार्यविधि, २०८०
८. बौदीकाली गाउँपालिकाको कृषि ऋणको व्याजमा अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८०
९. बौदीकाली गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०
१०. बौदीकाली गाउँपालिकाको नदिजन्य पदार्थ (दुङ्गा, गिटी, बालुवा, माटो, दहतर बहतर) उत्खनन्, संकलन र बिक्रि वितरण सम्बन्धी कार्यविधि, २०८०
११. बौदीकाली गाउँपालिकाको रोजगार संवाद मञ्च सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०
१२. बौदीकाली गाउँपालिकाको नक्सा पास सम्बन्धी कार्यविधि, २०८०
१३. बौदीकाली गाउँपालिकाको जलस्रोत ऐन, २०८०

उज्ज्वल बहादुर बस्नेत
प्रशासकीय अधिकृत

- गाउँ पालिकाको आन्तरिक निर्देशिका
सम्बन्धी नियमप्रारंभी २०७९
बैठकी एवं संचालन कार्यालय
१४. बौदीकाली गाउँपालिकाको विनियोजन ऐन, २०८०
 १५. बौदीकाली गाउँपालिकाको आर्थिक ऐन, २०८०
 १६. ११. बौदीकाली गाउँपालिकाको आन्तरिक नियन्त्रण निर्देशिका, २०७९
 १७. संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७९
 १८. स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९
 १९. स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७९
 २०. बौदीकाली गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०७९
 २१. बौदीकाली गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि, २०७९
 २२. बौदीकाली गाउँपालिकाको योजना प्रकृयामा युवा सहभागिता सम्बन्धी कार्यविधि, २०७९
 २३. बौदीकाली गाउँपालिकाको सूचना तथा अभिलेख केन्द्र सञ्चालन कार्यविधि २०७९
 २४. बौदीकाली गाउँपालिकाको सार्वजनिक जवाफदेहीता प्रवर्द्धन सम्बन्धी कार्यविधि २०७९
 २५. बौदीकाली गाउँपालिकाको सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि २०७९
 २६. बौदीकाली गाउँपालिकाको सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि — २०७९
 २७. बौदीकाली गाउँपालिकाको आर्थिक सहायता सम्बन्धी निर्देशिका, २०७९
 २८. बौदीकाली गाउँपालिकाको व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७९
 २९. बौदीकाली गाउँपालिकाको विषयगत समिति कार्य सञ्चालन कार्यविधि २०७९
 ३०. बौदीकाली गाउँपालिकाको राजस्व परामर्श समितिको कार्य सञ्चालन कार्यविधि २०७९
 ३१. बौदीकाली गाउँपालिकाको मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७९
 ३२. बौदीकाली गाउँपालिकाको निःशुल्क रक्त संचार सेवा कोष संचालन सम्बन्धी कार्यविधि, २०७९
 ३३. बौदीकाली गाउँपालिकाको बाल विवाह विरुद्ध कार्यक्रम संचालन खर्च कार्यविधि, २०७९
 ३४. बौदीकाली गाउँपालिकाको बाल कल्याण गृह कार्यविधि २०७९
 ३५. बौदीकाली गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन निर्देशिका २०७९
 ३६. बौदीकाली गाउँपालिकाको नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि २०७९
 ३७. बौदीकाली गाउँपालिकाको टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०७९
 ३८. बौदीकाली गाउँपालिकाको घरबहाल कर व्यवस्थापन कार्यविधि, २०७९
 ३९. बौदीकाली गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७९
 ४०. अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, २०७९
 ४१. बौदीकाली गाउँपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य संचालन निर्देशिका, २०७९
 ४२. प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि २०७९
 ४३. बौदीकाली गाउँ कार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि २०७९
 ४४. बौदीकाली गाउँपालिकाको एफ.एम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७९

- गाउँ पालिकाको नियमावली, २०७९
बौद्धिक व्यवस्थापन समिति
उद्घाटन प्रक्रिया
- ४५. बौद्धिकाली गाउँपालिकाको शिक्षा नियमावली, २०७९
 - ४६. बौद्धिकाली गाउँपालिकाबाट गरिने बजार अनुभासनु निर्देशिका
 - ४७. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन कार्यविधि, २०७९
 - ४८. बौद्धिकाली गाउँपालिकाको कार्य सञ्चालन निर्देशिका
 - ४९. बौद्धिकाली गाउँपालिकाबाट कर तथा गैरकरराजस्व लगाउने र उठाउने सम्बन्धमा
 - ५०. बौद्धिकाली गाउँपालिकाको संस्था दर्ता ऐन, २०७८
 - ५१. बौद्धिकाली गाउँपालिकाको प्रहरीको गठन, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०७८
 - ५२. बौद्धिकाली गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७८
 - ५३. न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८
 - ५४. गाउँपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७८
 - ५५. औद्योगिक व्यवसाय ऐन, २०७८
 - ५६. बौद्धिकाली गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७९
 - ५७. बौद्धिकाली गाउँ कार्यपालिका (कार्य सम्पादन) नियमावली, २०७९
 - ५८. विनियोजन ऐन, २०७८
 - ५९. आर्थिक ऐन, २०७८
 - ६०. "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि
 - ६१. करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि
 - ६२. स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्था सम्बन्धी कार्यविधि
 - ६३. स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि
 - ६४. आपतकालीन कार्यसंचालन केन्द्र कार्यसंचालन विधि

उच्चल बहादुर बस्ती
प्रमुख प्रशासकीय अधिकृत



११. आमदानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अधावधिक विवरण:

बौद्धीकाली गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, नवलपरासी
कार्यालयको कोड : ८०८८६५०३००

आय व्ययको विवरण

आ.व. : २०८५/८२ अवधी : २०८५/०९-२०८६/०३/२९

२०५३

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आमदानी(%)	मौजदात	शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मौजदात
संघीय सरकार	२७,०५,६६,०००.००	१४,३१,६७,२८०.००	५२.१२%	१२,७३,७६,७२०.००	२११११ पारिश्रमिक कर्मचारी	३४,६०,९०,०००.००	१२,२२,२१,७५६.९०	२४.१	२६,३२,६०,२८६.००
१३३११ समाजिकरण	७,९१,००,०००.००	३,९५,५०,०००.००	५०	३,९५,५०,०००.००	२१११२ पारिश्रमिक पदाधिकारी	६,४०,८०,६३५.६६	४,४०,८०,६३५.३२	६,८३,७६,९६४.३२	
अनुदान					२१११३ पोषाक	१०,००,०००.००	३६,८०,०००.००	४३.११	
१३३१२ शास्ति अनुदान चातु	१०,६५,६६,०००.००	९,८३,३७,२८०.००	५५.७३	७,८१,२८,७२०.००	२११३४ कर्मचारीको बैठक भत्ता	१५,५०,०००.००	०.००	०	१५,५०,०००.००
१३३१३ शास्ति अनुदान पुर्जीगत	५०,००,०००.००	२९,००,०००.००	५८	२९,००,०००.००	२११३५ कर्मचारी प्रोत्साहन तथा प्रशिक्षण	१५,५०,०००.००	१,२१,८८२.५०	६.९६	१६,२८,१५९.५०
१३३१४ सम्पुरक	१,००,००,०००.००	२४,००,०००.००	२४	७६,००,०००.००	२११३६ अन्य भत्ता	३८,४२,०००.००	१११,०१४.००	४६.८८	३६,४२,१२६.००
अनुदान पुर्जीगत					२११३७ पदाधिकारी बैठक भत्ता	८,००,०००.००	१,१०,०००.००	१३.४५	८,१०,०००.००
प्रदेश सरकार	१,९२,९८,०००.००	१६,७९,०००.००	५०	१६,७९,०००.००	२११३८ कर्मचारीको योगदानमा आधारित निवृत्तार्थ तथा उपादान कोष खर्च	४५,००,०००.००	२२,१५,३०६.८०	४५.२३	२२,१५,५९३.२०
१३३११ समाजिकरण	९२,९८,०००.००	४६,४९,०००.००	५०	४६,४९,०००.००	२११३९ अन्य सामाजिक सुरक्षा खर्च	५,००,०००.००	४८,८८८.००	६.९८	५,५१,११२.००
अनुदान					२११४१ पार्वी तथा बिजुली	८,००,०००.००	३५,५७५.६०	४४.५५	८,५४,४३५.००
१३३१५ विदेश अनुदान पुर्जीगत	५०,००,०००.००	२०,००,०००.००	५०	२०,००,०००.००	२११४२ संचार महसूल	१२,००,०००.००	१,०२,०३६.००	८.५	१०,१४,१६३.००
१३३१७ सम्पुरक	६०,००,०००.००	३०,००,०००.००	५०	३०,००,०००.००	२११४३ सार्वजनिक उपयोगिताको सेवा खर्च	२०,००,०००.००	७,६३,०००.००	३८.१५	१२,३०,०००.००
अनुदान पुर्जीगत					२११४४ इनान (प्राधिकारी)	१,००,०००.००	२,८६,४६६.००	१९.०४	१,५१,४८६.००
राजस्व बाटफाड	७,९६,४८,०००.००	२,५६,१२,८७.३३	३२.२४	५,३९,६४,१२०.६७	२११४५ इनान (कार्यालय प्रबोजन)	१२,००,०००.००	२,२१,८४१.००	१९.१६	१,५०,१२९.००
११३१५ घरजग्गा संरक्षण दस्तूर	८,००,०००.००	१,१७,८४४.००	१६.६२	५,८२,१६६.००	२११४६ चारायारी साधन यार्मत	२८,००,०००.००	४,३२,४९३.००	१४.४५	२३,६७,५०४.००
११४११ बाटफाड भई प्राप्त हुने मूल्य अन्तर्वादी कर	५,५१,५३,८८१.००	१,८३,०६,९४५.७७	३३.११	३,६८,४६,९४३.३३	२११४७ विद्या तथा नवीकरण खर्च	८,००,०००.००	८५,६२२.००	१०.७	७,१४,३८६.००
११४१२ बाटफाड भई प्राप्त हुने सावारी साप्तरी कर	२,००,८६,१११.००	६२,०९,३६५.५६	३०.९८	१,३८,३६,७४५.४४	२११४८ निवित सार्वजनिक सम्पत्तिको मार्ग सम्पादन खर्च	८,००,०००.००	१,८१,४००.००	२.३१	७,६१,४००.००
११४१६ बाटफाड भई प्राप्त हुने सावारी साप्तरी कर	३७,७६,०००.००	१०,७९,७२७.००	२८.५६	२६,९८,२७३.००	२११४९ सार्वजनिक सम्पत्ति संचालन तथा सामाजिक सुरक्षा खर्च	८,००,०००.००	८,००,०००.००	०.००	१०,००,०००.००
अन्तरिक श्रोत	११,४९,६०,०००.००	१,९१,९६,६१०.४८	८६.२१	१,५७,६३,३८२.५२	२११५० सार्वजनिक सम्पत्ति संचालन तथा सामाजिक सुरक्षा खर्च	२५,००,०००.००	८०,०९३.००	३.२	२४,११,१०५.००
११३१४ प्रयोग्य संरक्षण दस्तूरको व्यवसायिक कारोबारमा लाग्ने कर	३,००,०००.००	०.००	०	२,००,०००.००	२११५१ प्रस्तुत तथा सामग्री खर्च	८,००,०००.००	४,२८.००	०.५४	७,९४,०२०.००
११६११ अन्य कर	५,००,०००.००	०.००	०	५,००,०००.००	२११५२ प्रयोग्य संरक्षण दस्तूर व्यवसायिक कारोबारमा लाग्ने कर	२०,००,०००.००	६६,४४४.००	३.३२	११,३३,५५६.००
१४२१३ अन्य दिक्षिणांत्र प्राप्त दरकम	१,०६,००,०००.००	०.००	०	१,०६,००,०००.००	२११५३ अन्य साधन यार्मत संचालन तथा सामाजिक सुरक्षा खर्च	८,५४,०००.००	४,००,०००.००	०.००	८,४४,०००.००
					२११५४ सेवा तथा सामाजिक सुरक्षा खर्च	५७,११,०००.००	४,४४,४४९.००	४,४४	५७,११,४५५.००
					२११५५ जनावरी तथा गोही सामाजिक सुरक्षा खर्च	६,५०,०००.००	०.००	०	६,५०,०००.००
					२११५६ उत्पादन सामग्री / सेवा खर्च	१५,००,०००.००	१५,००,१०६.००	१००	१५,००,१०६.००
					२११५७ कार्यक्रम खर्च	४,०५,६६,०००.००	४,४०,१०६.००	३.५७	३,९९,१४,८२४.००
					२११५८ विद्युत कार्यक्रम खर्च	४,८६,२५,०००.००	४,४४,४४३.००	१८.८३	४,४४,४४४.००
					२११५९ अनुगमन, मूल्यांकन खर्च	२८,३०,०००.००	०.००	०	२२,२७,०००.००

प्रसाद रुपेश
दिल्ली अधिकारी

बहुदार बहादुर बस्तेत
झाल प्रशासकीय अधिकारी



गोरुं शौकिनाता सर्वभवित्वादा द्वयालय
डेंगोज, बिहार प्रदेश ८४५२००
प्रधान प्रबोधन कार्यपालिका
गाउँ कार्यपालिकाको कार्यालय, नवलपरासी
कार्यालयको कोड : ८०४४६५०१३०

आप व्ययको विवरण

आ.व. : २०८१/८२ अवधि : २०८१/०८/०१-२०८१/०९/२१

आप					व्यय				
१४२१९ अन्य सेवा शुल्क तथा विभी	१,००,०००.००	०.००	०	१,००,०००.००	२२६१२ भ्रमण सर्व	३७,१३,०००.००	६,६२,५५०.००	१७,६४	३०,५०,५५०.००
१४२२४ परीक्षा शुल्क	१,००,०००.००	०.००	०	१,००,०००.००	२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण सर्व	३,५०,०००.००	०.००	०	२,५०,०००.००
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क	६,००,०००.००	०.००	०	६,००,०००.००	२२७११ अन्य भ्रमण सर्व	३,०४,०००.००	०.००	०	३,०४,०००.००
१४२३५ अन्य सेवा शुल्क	२,००,०००.००	०.००	०	२,००,०००.००	२२७१२ सामा सञ्चालन सर्व	६,५०,०००.००	६,०४,३४२.००	६,०४	१०,९१,६५६.००
१४२३६ अन्य सेवा शुल्क	२०,००,०००.००	०.००	०	२०,००,०००.००	२४५३५ अन्य सम्पादन सहायता	३१,५०,०००.००	१६,८००.००	०.५३	३१,३१,२००.००
१४२३७ नवसापास दस्तुर	२,००,०००.००	०.००	०	२,००,०००.००	२५३११ स्थानीय तहलाइ नि.शार्ट पूर्णीता अनुदान	३,००,०००.००	०.००	०	३,००,०००.००
१४२४३ सिकारिया दस्तुर	२०,००,०००.००	०.००	०	२०,००,०००.००	२६३३२ सर्वानुदान (चालु)	४,५१,९४,०००.००	१,४२,२९,१६५.००	१२,४८	३,०१,६४,६३४.००
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	३,५०,०००.००	०.००	०	३,५०,०००.००	२६५३५ अन्य संस्थालाई स.शार्ट चालु अनुदान	५,५०,०००.००	०.००	०	५,५०,०००.००
१४२४५ अन्य प्रशासनिक सेवा शुल्क	२,००,०००.००	०.००	०	२,००,०००.००	२७१११ सामाजिक सुरक्षा	१२,००,०००.००	०.००	०	१२,००,०००.००
१४२४६ अन्य दस्तुर	२,५०,०००.००	०.००	०	२,५०,०००.००	२७११२ अन्य सामाजिक सुरक्षा	३,५०,०००.००	४,२०,०००.००	१३,३३	२०,३०,०००.००
१४२४७ अन्यायिक दण्ड, जरियाना र जकत	२,५०,०००.००	०.००	०	२,५०,०००.००	२८२२३ उदाहर, राहत तथा पुस्तकालाई सर्व	४०,००,०००.००	१५,५००.००	२,३८	३१,५५,०००.००
१४२४९ अन्य दस्तुर	२,५०,०००.००	०.००	०	२,५०,०००.००	२८२३३ ओषधीखारिद सर्व	४०,८२,०००.००	०.००	०	५०,८२,०००.००
१४२५१ अन्य दस्तुर	२,५०,०००.००	०.००	०	२,५०,०००.००	२८१४२ धरमाडा	५,००,०००.००	३,२४,८८०.००	६४,९८	१,७५,११३.००
१४२५२ अन्यायिक दण्ड, जरियाना र जकत	२,५०,०००.००	०.००	०	२,५०,०००.००	२८१४३ सर्वानी साधन तथा मैशिनर औजार भाडा	५,००,०००.००	०.००	०	५,००,०००.००
१४२५३ अन्य दस्तुर	२,५०,०००.००	०.००	०	२,५०,०००.००	२८१४५ अन्य भाडा	५,००,०००.००	०.००	०	५,००,०००.००
१४२५४ अन्य प्रशासनिक दण्ड, जरियाना र जकत	२,००,०००.००	०.००	०	२,००,०००.००	२८१९१ अन्य किटा	५,००,०००.००	२,९६,०६०.००	५९,२१	२,०३,१५५.००
१४२५५ अन्य प्रशासनिक दण्ड, जरियाना र जकत	२,००,०००.००	०.००	०	२,००,०००.००	२९१११ खेली आउने चालु सर्व	३,००,०००.००	०.००	०	३,००,०००.००
१४२५६ अन्य दस्तुर	५,००,०००.००	०.००	०	५,००,०००.००	२९११२ मौजिगत	१२,६४,१२,०००.००	१८,१४,४९५,४८०	७,६४	११,८५,१५,५४,६०
१४२५७ अन्य दस्तुर	५,००,०००.००	०.००	०	५,००,०००.००	२९११३ आवासीय भवन निर्माण/खारिद	१,५०,०००.००	०.००	०	१,५०,०००.००
१४२५८ अन्य दस्तुर	५,००,०००.००	०.००	०	५,००,०००.००	२९११४ गैर आवासीय भवन निर्माण/खारिद	२,००,०००.००	३८,७०,८२६.००	११,३५	१,६३,२१,१५४.००
१४२५९ अन्य दस्तुर	५,००,०००.००	०.००	०	५,००,०००.००	२९११५ सर्वानी साधन	३३,००,०००.००	०.००	०	३३,००,०००.००
१४२६० अन्य दस्तुर	१०,८६,००,०००.००	१,११,९६,६१९.८८	१००,६१	(१,११,६१७.८८)	२९१२२ मैशिनर तथा औजार	३५,००,०००.००	०.००	०	२५,००,०००.००
१४२६१ अन्य दस्तुर	१०,८६,००,०००.००	१,११,९६,६१९.८८	१००,६१	(१,११,६१७.८८)	२९१२३ फर्मिनर तथा किरार्स	३५,००,०००.००	०.००	०	३५,००,०००.००
जम्मा	४८,४५,०२,०००.००	२६,५५,४६,६६९.८१	५४,३२	२०,६७,५५,२०,११	२९१२४ कार्यालय सफरवेयर निर्माण तथा खरीद सर्व	४,५०,०००.००	०.००	०	४,५०,०००.००
जम्मा	४८,४५,०२,०००.००	२६,५५,४६,६६९.८१	५४,३२	२०,६७,५५,२०,११	२९१२५ सर्वानुदान निर्माण	६,३६,२०,०००.००	५१,४३,६६९.४०	१,३३	५६,१७९,३३०.६०
जम्मा	४८,४५,०२,०००.००	२६,५५,४६,६६९.८१	५४,३२	२०,६७,५५,२०,११	२९१२६ विद्युत संरचना निर्माण	२२,००,०००.००	०.००	०	२२,००,०००.००
जम्मा	४८,४५,०२,०००.००	२६,५५,४६,६६९.८१	५४,३२	२०,६७,५५,२०,११	२९१२७ सिंचाइ संरचना निर्माण	७६,५०,०००.००	०.००	०	७६,५०,०००.००
जम्मा	४८,४५,०२,०००.००	२६,५५,४६,६६९.८१	५४,३२	२०,६७,५५,२०,११	२९१२८ खानेपानी संरचना निर्माण	३२,०५,०००.००	०.००	०	३२,०५,०००.००
जम्मा	४८,४५,०२,०००.००	२६,५५,४६,६६९.८१	५४,३२	२०,६७,५५,२०,११	२९१२९ वन तथा वातावरण संरक्षण निर्माण	६,५०,०००.००	०.००	०	६,५०,०००.००
जम्मा	४८,४५,०२,०००.००	२६,५५,४६,६६९.८१	५४,३२	२०,६७,५५,२०,११	२९१३० अन्य सार्वजनिक निर्माण	१,६३,१५,०००.००	०.००	०	१,६३,१५,०००.००
जम्मा	४८,४५,०२,०००.००	२६,५५,४६,६६९.८१	५४,३२	२०,६७,५५,२०,११	२९१३१ निर्मित भवनको संरचनालक सुधार सर्व	२६,५२,०००.००	०.००	०	२६,५२,०००.००
जम्मा	४८,४५,०२,०००.००	२६,५५,४६,६६९.८१	५४,३२	२०,६७,५५,२०,११	२९१३२ शोजात सामानहरू	१६,५०,०००.००	०.००	०	१६,५०,०००.००
जम्मा	४८,४५,०२,०००.००	२६,५५,४६,६६९.८१	५४,३२	२०,६७,५५,२०,११	२९१३३ दूरी प्रबोधन कार्यपालिका	१०,२०,४४,२४,२४,३०	२१,०६	३८,२४,५४,७५४.७०	

दूरी प्रबोधन
कार्यपालिका
देखा उत्तम

Basantapati
उत्तम बहादुर दस्तोत्र
झुल एशियनीय अधिकारी



१२. कार्यालयमा परेका सूचना माग सम्बन्धि निवेदन र सो उपर सूचना दिएको विषय

सूचना माग सम्बन्धि निवेदन संख्या: ०

सूचना दिएको संख्या: ०

१३. सार्वजनिक निकायको वेबसाइट भए सोको विवरण

Website: www.baudikalimun.gov.np

१४. सार्वजनिक निकायले प्राप्त गरेको बैदेशिक सहायता ऋण अनुदान एवं प्राविधिक सहयोग

- नभएको

१५. सार्वजनिक निकायको सूचनाहरु अन्यन्त्र प्रकाशन भएको वा हुने भएको भए सोको विवरण

गाउँपालिकाको सूचनाहरु पालिकाको सूचना पाटी, स्थानीय देखि राष्ट्रियस्तरका पत्रपत्रिकाहरु र पालिकाको वेबसाइट तथा फेसबुक पेजमा समेत प्रकाशन हुने गरेको

|


उच्चल बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत